

चिचिला गाँउपालिकाको आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०७५

प्रस्तावना: आकस्मिक कोषको स्थापना र सञ्चालन सम्बन्धि स्थानीय तहमा कानून बनाउन वाञ्छनिय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७० बमोजिम तथा चिचिला गाँउपालिकाको प्रमुख प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ३ बमोजिम यस चिचिला गाँउकार्यपालिकाले यो कार्यविधि बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “चिचिला गाँउपालिका आकस्मिक कोष सञ्चालन कार्यविधि, २०७५” रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त लागु हुनेछ ।

२. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:-

क. “आकस्मिक कार्य” भन्नाले भुकम्प, बाढी, पहिरो, आगलागी, महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक विपद् लगायतका आकस्मिक वा अप्रत्यासित कारणबाट सिर्जना भएको विशेष परिस्थिमा तत्काल गरिने आकस्मिक कार्य सम्झनु पर्दछ ।

ख. “कार्यपालिका” भन्नाले चिचिला गाँउकार्यपालिका सम्झनु पर्दछ ।

ग. “गाँउसभा” भन्नाले चिचिला गाँउ सभा सम्झनु पर्दछ ।

घ. “प्रमुख” भन्नाले गाँउकार्यपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ ।

ङ. “उपप्रमुख” भन्नाले गाँउ कार्यपालिकाको उपाध्यक्षलाई सम्झनु पर्दछ ।

च. “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाँउ कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।

३. स्थानीय तह आकस्मिक कोषको स्थापना: स्थानीय तह आकस्मिक कोषको नामले एउटा कोष स्थापना गरिनेछ ।

४. स्थानीय तह आकस्मिक कोषमा जम्मा गरिने रकम: गाँउसभाले पहिलो पटक रुपैया विनियोजन ऐनमा नै समावेश गरी प्रथम पटकको लागि रकम जम्मा गरिनेछ ।

५. स्थानीय तह आकस्मिक कोषको रकम थप गर्ने: आकस्मिक कोषको सञ्चित शुरुमा विनियोजन गरिएको रकममा ५०लाख (पचास लाख) नपुगे सम्म गाँउसभाले वार्षिक रुपमा रुपैया पाँच लाख नघट्ने गरी रकम थप गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. स्थानीय तह आकस्मिक कोषको सञ्चालन: गाँउ कार्यपालिकाले आवश्यक निर्णयहरु बनाई सञ्चालन गर्नु पर्नेछ ।

७. स्थानीय तह आकस्मिक कोषको रकम खर्च गर्न सक्ने: वडाको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले रु.२५ हजार (पच्चीस हजार) सम्म आकस्मिक कोषको खर्च गर्ने निर्णय गर्न सक्ने, उपप्रमुख वा गाँउ प्रमुखले रु पचास हजार सम्म खर्च गर्ने निर्णय गर्न सक्नेछ र सो पचास हजार भन्दा बढि खर्च गर्न आवश्यक भएमा गाँउकार्यपालिकाद्वारा खर्च गर्ने निर्णय गर्नुपर्नेछ ।

८. खर्चको रकम सोधभर्ना गर्नुपर्ने: दफा ७ बमोजिम खर्च गरेको रकम विनियोजन ऐन बमोजिम प्रत्येक आर्थिक वर्षको लागि विनियोजित रकमबाट सोधभर्ना गर्नुपर्नेछ ।

९. बाधा अड्काउ फुकाउने अधिकार: बाधा अड्काउ फुकाउने अधिकार गाँउ कार्यपालिकालाई हुनेछ ।